



जुन 18, 2018

आदरणीय South हाइ स्कूल कर्मचारी, परिवार र विद्यार्थीहरू,

हाम्रा विद्यार्थी, शिक्षकहरू र South हाइ स्कूल नेतृत्वको निरन्तर समर्थनका लागि तपाईंलाई धन्यवाद।

हामी South हाइ स्कूलकी प्रधानाध्यापक Jennifer Hanson व्यक्तिगत स्वास्थ्य सरोकारहरूका कारणले 2018-19 विद्यालय वर्षका लागि South मा फर्किनुहुनेछैन भन्ने कुरा तपाईंलाई बताउँदा अत्यन्तै दुःखी छौं। श्रीमती Hanson Rebel परिवारका लागि अद्भुत नेतृत्वकर्ता रही आउनुभएको छ। उहाँको नेतृत्वमा, कलेजका क्रेडिट वहन गर्ने कक्षा लिइरहेका काला वर्णहरूका विद्यार्थीहरूको संख्या 2016 मा 73 देखि बढेर 2018 मा 592 सम्म पुग्यो र चार-वर्षे विद्यालयहरूमा म्याट्रिकुलेसन दर 67% मा शहरको दोस्रो सबैभन्दा उच्च स्थानमा छ। 2018 मा, South लाई National Education Policy Center (राष्ट्रिय शिक्षा नीति केन्द्र) द्वारा अवसर भएको प्रतिष्ठित विद्यालयको उपाधि अर्थात् राष्ट्रका जम्मा आठ वटा विद्यालयलाई प्रदान गरिने र Washington Post मा प्रस्तुत गरिने उपाधिले सम्मान गरियो। हामी प्रधानाध्यापक Jennifer Hanson र South का विद्यार्थी र कर्मचारीहरूप्रति उहाँको समर्पणको लागि हाम्रो गहिरो कृतज्ञता प्रकट गर्न चाहन्छौं। हामीले श्रीमती Hanson लाई याद गर्नेछौं र शुभकामना दिन्छौं।

श्रीमान् Bobby Thomas लाई 2018-19 विद्यालय वर्षका लागि South हाइ स्कूलका अन्तरिम प्रधानाध्यापकको रूपमा घोषणा गर्न पाउँदा हामी खुशी छौं। श्रीमान् Thomas गत छ वर्षदेखि Summit Academy लाई रातो प्रतिवर्तन विद्यालयदेखि हरियो विद्यालयमा परिणत गर्दै त्यहाँको प्रधानाध्यापक रही आउनुभएको छ। Summit मा उहाँका प्रत्येक वर्षहरूमा, उहाँले विद्यार्थी र अभिभावकका अनुभूति सर्वेक्षणहरूमा निरन्तर 95% भन्दा बढी सन्तुष्टि कायम राख्नुभयो। विद्यालयको नेतृत्वकर्ता हुनुअगाडि, उहाँले विशेष विद्यार्थी जनसंख्याहरूमा हस्तक्षेपकर्ताको रूपमा कार्य गर्नुभयो, उहाँलाई अनलाइन शिक्षक, विद्यार्थी परिषद् प्रायोजक, Diversity Club Sponsor (डाइभर्सिटी क्लब प्रायोजक), Driving Education Instructor (डाइभिड एजुकेशन प्रशिक्षक) र फुटबल प्रशिक्षक पनि बनाइयो। उहाँको विविध पृष्ठभूमिका कारण र उहाँको श्रीमती, सासु र ससुरा Rebel का भूतपूर्व छात्र रही आउनुभएकाले South हाइ स्कूलमा उहाँको विशेष स्थान छ। उहाँ विद्यार्थी, परिवार र कर्मचारीहरूसँगको सम्बन्ध, सबै अध्ययनकर्ताहरूप्रति उहाँको प्रतिबद्धता र उदाहरणीय विद्यालय संस्कृति नेतृत्वका लागि प्रख्यात हुनुहुन्छ। South हाइ स्कूल क्षमतावान अत्यन्तै हातहरूको नेतृत्वमा रहनेछ।

Denver पब्लिक स्कूलसले 2019-20 का लागि स्थायी प्रधानाध्यापक चयन प्रक्रियामा संलग्न हुन आगामी विद्यालय वर्ष South सहयोगी विद्यालय समितिसँग कार्य गर्नेछ। प्रक्रिया तथा कसरी संलग्न हुने भन्ने बारेमा थप जानकारी आगामी फलमा पठाइनेछ।

Mrs. Hanson र Mr. Thomas हाम्रो South का विद्यार्थीहरू र कर्मचारीका लागि सहज पारगमन सुनिश्चित गर्नका लागि साझेदार बन्न समर्पित हुनुहुन्छ। हामीले कर्मचारी, विद्यार्थी तथा परिवारहरूसँग निरन्तर रूपमा सहकार्य गर्ने अपेक्षा गर्दछौं र तपाईंको निरन्तर सहायताका लागि तपाईंलाई धन्यवाद दिन्छौं। तपाईंसँग कुनै पनि

जिजासा छ भने, कृपया 720-423-3054 मा परिवार तथा समुदाय हेल्पलाइनलाई फोन गर्न नहिचिक्याउनुहोस्।
धन्यवाद,

भवदीय,

Suzanne Morris-Sherer

निर्देशनात्मक सुपरिवेक्षक

हाइ स्कूल नेटवर्क

Amber Elias

क्रियाशील सुपरिवेक्षक

हाइ स्कूल नेटवर्क